



## BUFFALO PUBLIC SCHOOLS

### Office of the Superintendent

65 Niagara Square Room #712 City Hall

Buffalo, New York 14202

Phone (716) 816-3575 \* Fax (716) 851-3033

krinercash@buffaloschools.org

मिति: April 8, 2019

प्रिय बफलो पब्लिक स्कूल परिवार:

हाम्रो समुदायमा भएको अर्थहीन हिंसाको कारण धेरै बालबालिकाहरूको जीवन गुमिसकेको छ र यी दुखद घटनाहरूको विरुद्ध हामी र हाम्रो बफलो शिक्षा बोर्डको सबै सदस्यहरू गहिरो दुख व्यक्त गर्दछौं। शनिवार साँझ, हामीले भरपुर सम्भावना भएको अर्को सुन्दर बच्चा गुमाएका छौं, यस्तै भ्रामक बन्दुक हिंसामा, जुन हाम्रो बफलो आसपासमा प्राय भइरहन्छ। हाम्रो बहुमूल्य बच्चाहरू घाइते छन् वा बन्दुक हिंसाको कारण धेरै चाँडै बितेका छन्। जब हामी उनीहरूको स्नातक र उज्ज्वल भविष्यमा ध्यान केन्द्रित हुन्छौं, यहाँ जहिले भयानक र अप्रत्याशित हुन्छ जब एक बच्चा हामीबाट यसरी खोसिन्छ।

बोर्ड अध्यक्ष नेभरगोल्ड र म हाम्रो विश्वास-आधारित संस्थाहरू, हाम्रो नागरिक समूहहरू, हाम्रो अभिभावकहरू, हाम्रो मेयर र निर्वाचित अधिकारीहरू, र हाम्रो स्कूलहरू - सबैलाई - एकसाथ शान्ति अभिवृद्धि गर्न र तत्काल हिंसाको अन्त गर्न स्पष्ट उपायहरू निकाल्न एकसाथ काम गर्न आह्वान गर्दछु।

हामी हाम्रो विद्यार्थीहरूलाई पुनरुत्थानिक अभ्यासबाट शान्तिपूर्ण विवाद समाधान गर्न सिकाउछौं। हामी ट्रमा इन्फोर्मड केयर (Trauma Informed Care) प्रदान गर्दछौं। हामी सांस्कृतिक र भाषागत उत्तरदायी शिक्षण अभ्यासहरूमा कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गर्दछौं र हामी सहजै हाम्रो संकट सेवा टोली तयार गर्दछौं। हाम्रो संकट सेवा टोली र स्कूल-आधारित छात्र सहयोग टोलीले इन्टरनेशनल स्कूल # 45, लाफियेट इन्टरनेशनल स्कूल # 207, न्यु कम्मर एकाडेमी एट लाफियेट # 353, मन्टेसोरी स्कूल # 32 र हचिंगसन सेन्ट्रल टेक्निकल स्कूल # 304 लाई सल्लाह र अन्य सहायक सेवाहरू प्रदान गर्नका लागि थुप्रै समुदाय साझेदारहरूसँग सामेल हुनेछ। हामी सधैं हाम्रो बालबालिका र परिवारहरूलाई आवश्यक समयमा सहयोग गर्न तयार छौं। यद्यपि, हाम्रो सबैभन्दा ठूलो प्रार्थना यो हो कि चाँडै एक दिन आउनेछ जब सतावटको उपचार हाम्रो युवा जनको जीवनमा आवश्यक हुनेछैन।

कृपया तपाईंको आत्मिक विचारहरू र भावपूर्ण कार्यहरू हालसालै निधन भएका Badraldeen Elwaseem प्रति समर्पण गर्नुहोस्। वहाँको शोकाकुल परिवार लगायत सम्पूर्ण शहर वहाँको असमायिक हृदयविदारक मृत्युप्रति मौनधारण प्रकट गर्दछ।

Dr. Kriner Cash  
Superintendent

Dr. Barbara Nevergold  
Board President

*“Putting Children & Families First to Ensure High Academic Achievement for All”*